

Jos

Chapter 11

Nepali Interlinear

Reference: Nepali ERV

וְאֵל-	מְדוֹן	מֶלֶךְ	יֹבָב	אֶל-	וַיִּשְׁלַח	קָצוּר	מֶלֶךְ-	יָבִין	כְּשָׁמַע	וַיְהִי	1
अनि	मादोनको	राजा	योबाबलाई	—	अनि-पठाए	हासोरको	राजा	याबीनले	सुन्दा	अनि-भयो	
H0413	H4068	H4428	H3103	H0413	H7971	H2674	H4428	H2985	H8085	H1961	
						אֶכְשָׁף:	מֶלֶךְ	וְאֵל-	שְׁמֵרוֹן	מֶלֶךְ	
						अक्शाफको	राजालाई	अनि	शिम्रोनको	राजालाई	
						H0407	H4428	H0413		H4428	

हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चय गरे। याबीनले मादोनका राजा, योबाब शिम्रोनका राजा, आक्षापका राजा,

וּבְנֵי	וּבְשָׁפָלָה	כְּנָרוֹת	גִּבּוֹ	וּבְעֶרְבָה	בְּהַר	מִצְפֹּן	אֲשֶׁר	הַמְּלָכִים	וְאֵל-	2
अनि-नाफोथ	अनि-तराईमा	किन्नेरोथको	दक्षिण	अनि-अराबाहमा	पहाडमा	उत्तरमा	जो	राजाहरूलाई	अनि	
	H8219	H3672	H5045	H6160	H2022	H6828		H4428	H0413	
								מִיָּם:	דֹּר	
								पश्चिममा	दोरको	
								H3220	H1756	

अनि उत्तरका पहाडी देश र मरूभूमिका राजाहरूलाई संन्देश पठाए। याबीनले किन्नेरत, नेगेव अनि पश्चिमी तराईका राजाहरूलाई संन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि संन्देश पठाए।

מִחַת	וְהַחֲוִי	בְּהַר	וְהַיְבוּסִי	וְהַפְּרָזִי	וְהָאֱמֹרִי	וּמִיָּם	מִמְזָרָח	הַכְּנַעֲנִי	3		
मुनि	अनि-हिक्वी	पहाडमा	अनि-यबूसी	अनि-परिज्जी	अनि-हिक्ती	अनि-एमोरी	अनि-पश्चिमबाट	पूर्वबाट	कनानी		
H8478	H2340	H2022	H2983	H6522	H2850	H0567	H3220	H4217			
								הַמִּצְפָּה:	בְּאֶרֶץ	הַחַמָּוִן	
								मिज्पाको	देशमा	हेमोनको	
								H4709	H0776	H2768	

याबीनले त्यो संन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो संन्देश पठाए। तिनले एमोरी, हिक्ती, परिज्जी अनि पहाड देशमा बस्ने यबूसी मानिसहरूलाई पनि संन्देश पठाए। तिनले मिस्र नजिकको हेमोन पर्वत मुनि बस्ने हिक्वी मानिसहरूलाई पनि संन्देश पठाए।

עַל-	אֲשֶׁר	כְּחוּל	רָב	עַם-	עִמָּם	מִחַנֵּיהֶם	וְכָל-	חָם	וַיִּצְאוּ	4		
माथि	जो	बालुवाजस्तै	धेरै	मानिसहरू	तिनीहरूसँग	तिनीहरूको-सेना	अनि-सबै	तिनीहरू	अनि-निस्के			
		H2344				H4264	H3605	H1992	H3318			
						מִדָּר:	רָב-	וְרָכָב	וְסוּס	לְרָב	הָיָם	
						धेरै	धेरै	अनि-रथ	अनि-घोडा	असङ्ख्य	समुद्रको	किनारामा
						H3966	H7393	H7230	H3220	H8193		

यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।

מְרוֹם	מִי	אֶל-	יַחְדָּו	וַיַּחְדּוּ	וַיָּבֵאוּ	הָאֵלֶּה	הַמְּלָכִים	כָּל	וַיַּעֲבֹדוּ	5	
मेरोमको	पानीहरूमा	—	सँगै	अनि-छाउनी-हाले	अनि-आए	ती-हरू	राजाहरू	सबै	अनि-भेला-भए		
H4792	H4325	H0413		H2583	H0935	H0428	H4428	H3605	H3259		
									לְהִלָּחֵם		
									עַם-	פ	
									इसाएलको	सँग	युद्ध-गर्न
									H3478		

ती सबै राजाहरू इस्राएलको विरुद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेउमा एक साथ छाउनी लगाए।

וַיֹּאמֶר	יְהוָה	אֶל-	יְהוֹשֻׁעַ	אֶל-	תִּירָא	מִפְּנֵיהֶם	כִּי-	מִחָר	כָּעַת	הָאֵת
अनि-भन्नुभयो	परमप्रभुले	—	यहोशूलाई	—	डराउ	तिनीहरूदेखि	किनभने	भोली	यो-समयमा	यो
H0559	H3068	H0413	H3091	H0408	H3372	H6440		H4279	H6256	H2063
אֲנִי	נָתַן	אֶת-	כָּל־	חַלְלִים	לִפְנֵי	יִשְׂרָאֵל	אֶת-	סוּסֵיהֶם	תַּעֲקֹר	
म	दिन्छु	—	तिनीहरू-सबैलाई	मारिएका	अगाडि	इसाएलको	—	तिनीहरूका-घोडाहरूलाई	हातखुट्टा-काट्नु	
H0595	H5414	H0853	H3605		H6440	H3478	H0853			
וְאֵת-	מִרְכַּבְּתֵיהֶם	וַתִּשְׂרֹף	בְּאֵשׁ:							
अनि	तिनीहरूका-रथहरूलाई	जलाउनु	आगोले							
H0853	H4818	H8313	H0784							

तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “त्यो सेनादलसित नडरा। भोली यही समयमा तिमीहरूले तिनीहरूका घोडाहरूलाई लङ्गडा बनाइ सकेका हुनेछौं अनि तिनीहरूका सबै रथहरू जलाइसकेका हुनेछौं।”

וַיִּבֹּא	יְהוֹשֻׁעַ	וְכָל-	עַם	הַמְּלָחָמָה	עִמּוֹ	עָלֵיהֶם	עַל-	מִי	מֵרוֹם
अनि-आयो	यहोशू	अनि-सबै	मानिसहरू	युद्धका	उनसँग	तिनीहरूमाथि	माथि	पानीहरूमा	मेरोमको
H0935	H3091	H3605		H4421				H4325	H4792
פְּתָאֵם	וַיִּפְּלוּ	בְּהֶם:							
अचानक	अनि-आक्रमण-गरे	तिनीहरूमाथि							
H6597	H5307								

यहोशू अनि तिनका सम्पूर्ण सेनाले शत्रुलाई उदेक बनाए। तिनीहरूले शत्रुलाई मेरोम नदीमा आक्रमण गरे।

וַיִּתְּנֵם	יְהוָה	בְּיָד-	יִשְׂרָאֵל	וַיִּנְכֹּסֵם	וַיִּנְדָּפֹם	עַד-	צִידוֹן	רְבִי	וְעַד
अनि-दिनुभयो	परमप्रभुले	हातमा	इसाएलको	अनि-मारे	अनि-खेदे	सम्म	सीदोन	ठूलो	अनि-सम्म
H5414	H3068	H3027	H3478	H5221	H7291	H5704	H6721		H5704
מִיּוֹם שָׂרְפוֹת	וְעַד-	בְּקִעַת	מִצְפָּה	מִזְרְחָהּ	וַיִּנְכֹּסֵם	עַד-	בְּלִתֵּי	הַשְּׂאִיר-	לָהֶם
मिस्रफोथ-मायिम	अनि-सम्म	बेंसी	मिज्पाको	पूर्वतर्फ	अनि-मारे	सम्म	कोही-पनि	बाँकी-नराखे	तिनीहरूको
H4956	H5704	H1237	H4708	H4217	H5221	H5704	H1115	H7604	
שָׂרִיד:									
बाँचेका									
H8300									

परमप्रभुले तिनीहरूलाई इसाएलको निम्ति परास्त पारिदिनु भयो। इसाएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्र बेंसी सम्म खेदे। इसाएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहूञ्जेल सम्म लडे।

וַיַּעַשׂ	לָהֶם	יְהוֹשֻׁעַ	כַּאֲשֶׁר	אָמַר-	לוֹ	יְהוָה	אֶת-	סוּסֵיהֶם
अनि-गरे	तिनीहरूलाई	यहोशूले	जसरी	भन्नुभएको-थियो	उनलाई	परमप्रभुले	—	तिनीहरूका-घोडाहरूको
		H3091		H0559		H3068	H0853	
עֲקָר	וְאֶת-	מִרְכַּבְּתֵיהֶם	שָׂרָף	בְּאֵשׁ:	ס			
हातखुट्टा-काटे	अनि	तिनीहरूका-रथहरूलाई	जलाए	आगोले	—			
	H0853	H4818	H8313	H0784				

यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खुट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए।

וַיִּשָּׁב	יְהוֹשֻׁעַ	בְּעַת	הַהִיא	וַיִּלְכֹּד	אֶת-	חָצוֹר	וְאֶת-	מְלָכָה
अनि-फर्कियो	यहोशू	यो-समयमा	त्यो	अनि-कब्जा-गरे	—	हासोरलाई	अनि	त्यसको-राजालाई
H7725	H3091	H6256	H1931	H3920	H0853	H2674	H0853	H4428
הַכָּה	בְּחָרָב	כִּי-	חָצוֹר	לְפָנָיִם	הָיָא	רָאשׁ	כָּל-	הַמְּמַלְכוֹת
तरवारले-मारे	तरवारले	किनभने	हासोर	पहिले	यो	शिर-थियो	सबै	राज्यहरूको
H5221	H2719		H2674	H6440	H1931	H3605	H4467	H0428

त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए।(हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इसाएल विरूद्ध लडे।)

לֹא	הַחֹרֵם	חֹרֵב	לְפִי	בָּהּ	אֲשֶׁר	הַנְּפֹשׁ	כָּל־	אֶת־	וְיָבוֹ	11
बाँकी-राखेन	नाश-गर्दे	तरवारको	तरवारको-धारले	त्यसमा-थियो	जो	प्राणीहरूलाई	सबै	—	अनि-मारे	
H3808		H2719	H6310			H5315	H3605	H0853	H5221	

בְּאֵשׁ:	שָׂרָף	חֲצֹר	וְאֶת־	נְשָׁמָה	כָּל־	נוֹתָר
आगोले	जलाए	हासोरलाई	अनि	स्वास-फेर्ने	कुनै	बाँचेको
H0784	H8313	H2674	H0853	H5397	H3605	H3498

इसाएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए।

יְהוֹשֻׁעַ	לְבָד	מְלִכִּים	כָּל־	וְאֶת־	הָאֱלֹהִים	הַמְּלָכִים	עָרֵי	כָּל־	וְאֶת־	12
यहोशूले	कब्जा-गरे	तिनीहरूका-राजाहरूलाई	सबै	अनि	ती-हरू	राजाहरूको	सहरहरू	सबै	अनि	
H3091	H3920	H4428	H3605	H0853	H0428	H4428		H3605	H0853	

יְהוָה:	עִבְד	מֹשֶׁה	צִוָּה	כְּאֲשֶׁר	אוֹתָם	הַחֲרִים	חֹרֵב	לְפִי	וַיָּכֶם
परमप्रभुको	दास	मोशाले	आज्ञा-दिनुभयो	जसरी	तिनीहरूलाई	नाश-गरे	तरवारको	तरवारको-धारले	अनि-मारे
H3068	H5650	H4872	H6680		H0853		H2719	H6310	H5221

यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे।

אֶת־	זוֹלָתִי	יִשְׂרָאֵל	שָׂרָפָם	לֹא	תָלַם	עַל־	הָעַמֹּדוֹת	הָעָרִים	כָּל־	רַק	13
—	बाहेक	इसाएलले	जलाएनन्	जलाएनन्	तिनीहरूको-टिलाहरू	माथि	उभिएका	सहरहरू	सबै	केवल	
H0853	H2108	H3478	H8313	H3808	H8510		H5975		H3605	H7535	

יְהוֹשֻׁעַ:	שָׂרָף	לְבָדָהּ	חֲצֹר
यहोशूले	जलाए	मात्र	हासोरलाई
H3091	H8313	H0905	H2674

तर इसाएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो।

אֶת־	רַק	יִשְׂרָאֵל	בְּנֵי	לָהֶם	בְּזֵוֹ	וַהֲבִיחָהּ	הָאֱלֹהִים	הָעָרִים	שָׂלַל	וְכָל־	14
—	केवल	इसाएलका	छोराहरू	आफ्ना-लागि	लुटे	अनि-पशुहरू	ती-हरू	सहरहरूको	लुट	अनि-सबै	
H0853	H7535	H3478		H1992	H0962	H0929	H0428		H7998	H3605	

הַשָּׂאִירוֹ	לֹא	אוֹתָם	הַשְּׂמֹדִים	עַד־	חֹרֵב	לְפִי	הַבּוֹ	הָאָדָם	כָּל־
बाँकी-राखेन	बाँकी-राखेन	तिनीहरूलाई	नाश-गर्दा	सम्म	तरवारको	तरवारको-धारले	मारे	मानिसहरूलाई	सबै
H7604	H3808	H0853	H8045	H5704	H2719	H6310	H5221	H0120	H3605

נְשָׁמָה:	כָּל־
स्वास-फेर्ने	कुनै
H5397	H3605

इसाएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्।

יְהוֹשֻׁעַ	אֶת־	מֹשֶׁה	צִוָּה	כִּן־	עֲבָדוֹ	מֹשֶׁה	אֶת־	יְהוָה	צִוָּה	כְּאֲשֶׁר	15
यहोशूलाई	—	मोशाले	आज्ञा-दियो	त्यसरी	उनका-दासलाई	मोशा	—	परमप्रभुले	आज्ञा-दिनुभयो	जसरी	
H3091	H0853	H4872	H6680		H5650	H4872	H0853	H3068	H6680		

אֶת־	יְהוָה	צִוָּה	אֲשֶׁר־	מְבֵיל	רָבָר	הַסִּיר	לֹא־	יְהוֹשֻׁעַ	עָשָׂה	וַיָּכֶן
—	परमप्रभुले	आज्ञा-दिनुभयो	जो	सबैबाट	कुनै-वचन	हटाएन	हटाएन	यहोशूले	गरे	अनि-त्यसरी
H0853	H3068	H6680		H3605	H1697	H5493	H3808	H3091		

מֹשֶׁה:
मोशालाई
[H4872](#)

थेरै अघि परमप्रभुले उहाँका दास मोशालाई यसो गर्ने आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्। ज्ञा

16	וַיִּקַּח	יְהוֹשֻׁעַ	אֶת-	כָּל-	הָאָרֶץ	הָאֲנָת	הַהָר	וְאֶת-	כָּל-	הַנֶּגֶב	וְאֶת	כָּל-	אֶרֶץ
	अनि-लियो	यहोशूले	—	सबै	देश	यो	पहाडको	अनि	सबै	दक्षिणको	अनि	सबै	देश
	H3947	H3091	H0853	H3605	H0776	H2063	H2022	H0853	H3605	H5045	H0853	H3605	H0776

	הַגִּשְׁשָׁן	וְאֶת-	הַשְּׂפֵלָה	וְאֶת-	הָעֲרָבָה	וְאֶת-	הָר	יִשְׂרָאֵל	וַיִּשְׁפֹּלְתָהּ:
	गोशेनको	अनि	तराईको	अनि	अराबाहको	अनि	पहाड	इसाएलको	अनि-त्यसको-तराई
	H1657	H0853	H8219	H0853	H6160	H0853	H2022	H3478	H8219

यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए।

17	מִן-	הָהָר	הַחֲלָק	הָעוֹלָה	שְׂעִיר	וְעַד-	גְּדַבְעֵל	בְּבִקְעַת	הַלְבָּנוֹן	תְּחַת	הָר-
	बाट	पहाड	हालाकको	चढ्ने	सेइरतर्फ	अनि-सम्म	बाल-गाद	बेसीमा	लेबानोनको	मुनि	पर्वत
	H2022	H2022	H2510	H5927	H5704	H1171	H1237	H3844	H8478	H2022	

	חֶרְמוֹן	וְאֶת	כָּל-	מַלְכֵיהֶם	לְכָר	וַיְכֹם	וַיְמִיתֵם:
	हेर्मोनको	अनि	सबै	तिनीहरूका-राजाहरूलाई	कब्जा-गरे	अनि-मारे	अनि-मार्यो
	H2768	H0853	H3605	H4428	H3920	H5221	H4191

सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लेबानोन बेसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए।

18	יָמִים	רְבִים	עָשָׂה	יְהוֹשֻׁעַ	אֶת-	כָּל-	הַמְּלָכִים	הָאֵלֶּה	מִלְחָמָה:
	धेरे-दिनसम्म	धेरै	युद्ध-गरे	यहोशूले	—	सबै	राजाहरू	ती-हरूसँग	युद्ध
	H3117		H3091	H0854	H3605	H4428	H0428	H4421	

यहोशू ती राजाहरूको विरुद्ध धेरै वर्ष लडे।

19	לֹא-	הִיָּתָה	עִיר	אֲשֶׁר	הַשְּׁלִימָה	אֶל-	בְּנֵי	יִשְׂרָאֵל	בְּלִחֵי	הַחַיִּי
	थिएन	कुनै-पनि	सहर	जसले	सन्धि-गरेको-थियो	—	छोराहरूसँग	इसाएलको	बाहेक	हिच्चीहरू
	H3808	H1961			H0413		H3478	H1115	H2340	

	יְשֻׁבֵי	גִבְעוֹן	אֶת-	הַכָּל	לְקַחְו	בְּמִלְחָמָה:
	बासिन्दाहरू	गिब्योनका	—	सबै	लिए	युद्धमा
	H3427	H1391	H0853	H3605	H3947	H4421

देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-सम्झौता गर्यो। त्यो हिच्चीहरूको शहर गिबोन थियो। अरू सबै शहरहरू युद्ध जितेर लिएका हुन।

20	כִּי	מֵאֵת	וַיְהִי	הַיּוֹמָה	לְחַזֵּק	אֶת-	לְבָם	לְקִרְאָת	הַמִּלְחָמָה	אֶת-
	किनभने	बाट	परमप्रभुको	भएको-थियो	कडा-बनाउन	—	तिनीहरूको-मन	भेट्न	युद्धमा	—
		H0854	H3068	H1961	H2388	H0853	H7125	H4421	H0854	

	יִשְׂרָאֵל	לְמַעַן	הַחַרְיָמָם	לְבִלְתִּי	הַיּוֹת-	לְהֵם	תְּחַנֵּה	כִּי	לְמַעַן	כָּאֲשֶׁר
	इसाएलसँग	ताकि	नाश-गर्न	कुनै-पनि	नहुने	तिनीहरूलाई	दया	किनभने	ताकि	जसरी
	H3478	H4616	H1115	H1961	H1992	H8467	H8045	H4616	H8045	

	צָוָה	יְהוָה	אֶת-	מִשָּׁה:	ס
	आज्ञा-दिनुभयो	परमप्रभुले	—	मोशालाई	—
	H6680	H3068	H0853	H4872	

परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरुद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।

מִן- बाट	הָהָר पहाडबाट	מִן- बाट	הָעִנְקִים अनाकीहरूलाई	אֶת- —	וַיִּכְרַת अनि-नाश-गरे	הָהָיָא त्यो	בְּעֵת त्यो-समयमा	יְהוֹשֻׁעַ यहोशू	וַיָּבֵא अनि-आयो		
	H2022		H6062	H0853	H3772	H1931	H6256	H3091	H0935		
עִם- सँग	יִשְׂרָאֵל इसाएलको	הָרַ पहाड	וּמִכָּל अनि-सबै	יְהוּדָה यहूदाको	הָרַ पहाड	וּמִכָּל अनि-सबै	עֲנָב अनाबबाट	מִן- बाट	דְּבִיר देबीरबाट	מִן- बाट	חֶבְרוֹן हेब्रोनबाट
	H3478	H2022	H3605	H3063	H2022	H3605	H6024				

יְהוֹשֻׁעַ :
यहोशूले
[H3091](#)

הַחֲרִימָם
नाश-गरे

עָרֵיהֶם
तिनीहरूका-सहरहरूसहित

अनाकी मानिसहरू हेब्रोन, देबीर, अनाब, यहूदा र इसाएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरूद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए।

וּבְאֲשָׁרוֹר अनि-अशदोदमा	בְּנֵת गाथमा	בְּעֵזָה गाजामा	רָק केवल	יִשְׂרָאֵל इसाएलको	בְּנֵי छोराहरूको	בְּאֶרֶץ देशमा	עֲנָקִים अनाकीहरू	נוֹתָר अनाकीहरू	לְ- बाँकी-रहेनन्
H0795	H1661	H5804	H7535	H3478		H0776	H6062	H3498	H3808

נִשְׂאָרוֹ :
बाँकी-रहे
[H7604](#)

इसाएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अशदोदभित्र थिए।

מִשָּׂה मोशालाई	אֶל- —	יְהוָה परमप्रभुले	דְּבִיר भन्नुभयो	אֲשֶׁר जो	כָּל सबै-अनुसार	הָאָרֶץ देश	כָּל- सबै	אֶת- —	יְהוֹשֻׁעַ यहोशूले	וַיִּקַּח अनि-लियो
H4872	H0413	H3068	H1696		H3605	H0776	H3605	H0853	H3091	H3947
וְהָאָרֶץ अनि-देश	לְשִׁבְטֵיהֶם तिनीहरूको-कुलहरूलाई	כְּמִחְלָקָתָם तिनीहरूको-भाग-अनुसार	לְיִשְׂרָאֵל इसाएललाई	לְנַחֲלָה उत्तराधिकारको-रूपमा	יְהוֹשֻׁעַ यहोशूले	וַיִּתְּנָהּ अनि-दियो				
H0776	H7626	H4256	H3478	H5159	H3091	H5414				
					מִמְלַחְמָה : —	שָׁקֵטָה शान्त-भयो				
					H4421	H8252				

यहोशूले इसाएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इसाएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।